

वर्ष १) अतिरिक्ताङ्क ६, तलकोट गा.पा. स्थानीय राजपत्र भाग २ मिति  
२०७८/३/२० गते ।



# तलकोट गाउँपालिका स्थानीय राजपत्र

---

तलकोट गाउँपालिकाद्वारा प्रकाशित

---

वर्ष १) तलकोट, असार २० गते, २०७८ साल (अतिरिक्ताङ्क ६)

---

## भाग-२

तलकोट गाउँपालिकाको

स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८

तलकोट गाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८

**प्रस्तावना:** स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम गठित स्थानीय राजस्व परामर्श समितिको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट गरी समितिको भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउन वाञ्छनीय भएकोले, तलकोट गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७४ को दफा ४ (१) बमोजिम गाउँकार्यपालिकाले यो कार्यविधि तर्जुमा गरेको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यो कार्यविधिको नाम "तलकोट गाउँपालिका स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८" रहेको छ।

(२) यो कार्यविधि तलकोट गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ।

२. **परिभाषा:** बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

- (क) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ।
- (ख) "समिति" भन्नाले ऐनको दफा ६५ बमोजिम गठन हुने स्थानीय राजस्व परामर्श समिति सम्झनु पर्छ।
- (ग) "संयोजक" भन्नाले समितिको संयोजक सम्झनु पर्छ।
- (घ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्छ।
- (ङ) "सदस्य सचिव" भन्नाले समितिको सदस्य सचिव सम्झनु पर्छ।

परिच्छेद-२

राजस्व परामर्श समितिको कार्यक्षेत्र

३. **समितिको कार्यक्षेत्र:** (१) ऐनको दफा ६५ उपदफा (२) मा उल्लेखित कामका अतिरिक्त समितिको कार्यक्षेत्र देहाय बमोजिम हुनेछः

- (क) आय ठेक्का बन्दोबस्त तथा राजस्व असुलीको लागि अपनाइएका विधिहरूको अनुगमन र मूल्याङ्कन गर्ने,
- (ख) राजस्व असुलीमा देखिएका समस्याको पहिचान गरी समस्या समाधानको लागि कार्यपालिकालाई सुझाव दिने,
- (ग) राजस्व प्रशासनमा काम गर्ने जनशक्तिको क्षमता विकास सम्बन्धी योजना तयार गर्ने,
- (घ) राजस्व प्रशासनमा सूचना प्रविधिको उपयोग सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने,
- (ङ) राजस्व परिचालनको नियमित अनुगमन तथा लक्ष्य अनुसारको राजस्व आम्दानी भए नभएको समीक्षा गरी कार्यपालिकालाई आवश्यक पृष्ठपोषण दिने,

- (च) राजस्व अभिवृद्धिका लागि नीतिगत, कानुनी र संरचनागत सुधार सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने,
- (छ) राजस्व सुधार सम्बन्धी तयार गरिएको कार्ययोजना कार्यान्वयनमा पहेल गर्ने,
- (ज) करदाता शिक्षा अभियान सञ्चालन गर्ने गराउने,
- (झ) उत्कृष्ट करदाताको पहिचान गरी पुरस्कृत गर्न कार्यपालिकालाई सिफारिस गर्ने,
- (ञ) प्रत्येक करका क्षेत्रमा रहेका सम्भावित करदाता र सम्भाव्य कर असुलीको विवरण अद्यावधिक गर्ने, गराउने,
- (ट) करको दायरामा नआएका करदाताहरूको अभिलेख अद्यावधिक गरी कर असुलीको लागि ताकेता गर्ने, गराउने,
- (ठ) राजस्व परिचालनका लागि समन्वय र साझेदारीका सम्भावित क्षेत्र पहिचान गरी कार्यपालिकालाई सिफारिस गर्ने,
- (ड) राजस्वको प्रतिवेदन प्रणालीको प्रभावकारिताका लागि आवश्यक पृष्ठपोषण प्रदान गर्ने तथा नियमित प्रतिवेदन गर्ने व्यवस्था मिलाउने,
- (ढ) कार्यपालिकाले तोकेका र समितिले उपयुक्त ठहर्‍याएका अन्य कार्य गर्ने ।

#### परिच्छेद- ३

#### समितिका पदाधिकारीको काम, कर्तव्य र अधिकार

#### ४. संयोजकको काम, कर्तव्य र अधिकार: संयोजकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) समितिको बैठकको अध्यक्षता गर्ने,
- (ख) समितिको बैठकको मिति र समय तोक्ने,
- (ग) बैठकको सम्भावित कार्यसूची तय गर्ने,
- (घ) राजस्व परिचालनसँग सम्बन्धित अन्तर निकायगत समन्वय गर्ने,
- (ङ) समितिको प्रभावकारी कार्यसम्पादनको नेतृत्व गर्ने,
- (च) सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने,
- (छ) समितिले तोकेका अन्य कार्य गर्ने ।

#### ५. सदस्यको काम, कर्तव्य र अधिकार: सदस्यको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- (क) समितिको बैठकमा उपस्थित भै आफ्नो सुझाव र धारणा राख्ने,
- (ख) आफुलाई तोकिएको कार्यजिम्मेवारी निर्वाह गर्ने,
- (ग) समितिले तोकेका अन्य कार्य गर्ने ।

#### ६. सदस्य सचिवको काम, कर्तव्य र अधिकार: सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- (क) समितिको सचिव भई काम गर्ने,

- (ख) संयोजकसँग समन्वय गरी बैठकको कार्यसूची तयार गर्ने, प्रस्ताव तयार गर्ने र सदस्यहरूलाई पत्राचार गर्ने,
- (ग) राजस्वसँग सम्बन्धित विषयहरूमा आवश्यक सूचना तथा तथ्याङ्क सङ्कलन, विश्लेषण गरी समितिको बैठकमा पेश गर्ने,
- (घ) गाउँपालिकाको राजस्व सुधारका लागि योजना तयारी र कार्यान्वयनमा समन्वय र सहजिकरण गर्ने,
- (ङ) राजस्वका आधार, दर र दायराको विश्लेषण गरी आय अनुमान तयार गर्न समितिलाई सहयोग गर्ने,
- (च) समितिलाई आर्थिक विधयेकको मस्यौदा तयार गर्न सहयोग गर्ने,
- (छ) समितिको वार्षिक प्रतिवेदन तयार गरी समितिको बैठकमा पेश गर्ने,
- (ज) समितिको निर्णय कार्यान्वयन गर्ने गराउने,
- (झ) समितिले तोकेका अन्य कार्य गर्ने ।

#### परिच्छेद- ४

##### समितिको बैठक सम्बन्धी कार्यविधि

७. समितिको बैठक सम्बन्धी व्यवस्था: (१) समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ । समितिका सदस्यमध्ये कम्तिमा एकाउन्न प्रतिशत सदस्यको उपस्थिति भएमा बैठकको गणपुरक सङ्ख्या पुगेको मानिनेछ ।
  - (२) बैठकको अध्यक्षता संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा समितिमा प्रतिनिधित्व गर्ने कार्यपालिकाका सदस्यमध्येबाट जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
  - (३) समितिको बैठकको निर्णय सर्वसम्मतीबाट हुनेछ । सर्वसम्मती हुन नसकेमा समितिका कुल सदस्य सङ्ख्याको बहुमतबाट गरेको निर्णय मान्य हुनेछ ।
  - (४) समितिले आवश्यकता अनुसार विषय विज्ञहरूलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
  - (५) बैठकको निर्णय समितिको संयोजकले प्रमाणित गर्नेछ ।

८. समितिको बैठक र कार्यसूची: (१) समितिको बैठक आवश्यकता अनुसार बस्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि समितिको बैठक प्रत्येक आर्थिक वर्षमा पौष १५ गतेभित्र र बैशाख १५ गतेभित्र गरी कम्तिमा दुई पटक बस्नुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम पौष १५ गते भित्र बस्ने बैठकको सम्भावित कार्यसूची देहाय बमोजिम हुनेछ:-

- (क) राजस्व प्रशासन सुधारका लागि स्वीकृत योजना तथा वार्षिक कार्यक्रम अनुरूपका कृयाकलापहरू कार्यान्वयन अवस्थाको समीक्षा गरी आवश्यक समन्वय र सहजिकरण गर्ने,



- (ख) अधिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजस्व असुली भए नभएको समीक्षा गर्ने,
- (ग) आगामी आर्थिक वर्षको आयको प्रक्षेपण गरी कार्यपालिकामा पेश गर्ने,
- (घ) समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी कार्यपालिकामा सुझाव पेश गर्ने,
- (ङ) राजस्व प्रशासनको नियमित अनुगमनको नतिजा उपर छलफल गरी कार्यपालिकामा सुझाव पेश गर्ने,
- (च) समितिले आवश्यक ठानेका अन्य विषयमा छलफल गर्ने ।
- (४) उपदफा (२) बमोजिम बैशाख १५ गतेभित्र बस्ने बैठकको सम्भावित कार्यसूची देहाय बमोजिम

हुनेछः-

- (क) चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको राजस्व सङ्कलनको समीक्षा गरी बाँकी अवधिमा उठ्न सक्ने राजस्वको संशोधित अनुमान तयार गर्ने,
- (ख) आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले लगाउने कर र गैर राजस्वका दर निर्धारण गर्ने,
- (ग) कर र गैर करका दरमा हुने परिवर्तन र राजस्वको दायरा विश्लेषण गरी आगामी आर्थिक वर्षको आन्तरिक आय अनुमान तयार गर्ने,
- (घ) आगामी आर्थिक वर्षको लागि प्राप्त बजेट सीमा, गत आर्थिक वर्षहरूको यथार्थ आय र चालु आर्थिक वर्षको संशोधित अनुमानका आधारमा आगामी आर्थिक वर्षका लागि आय अनुमान तयार गर्ने,
- (ङ) आगामी आर्थिक वर्षको लागि आन्तरिक आय सङ्कलनको न्युनतम ठेक्का अङ्क अनुमान गर्ने,
- (च) गाउँ/नगरपालिकाको राजस्व परिचालन नीति तर्जुमा तथा पुनरावलोकन गर्ने,
- (छ) आगामी आर्थिक वर्षका लागि राजस्व प्रशासन सुधारको कृयाकलाप निर्धारण तथा कार्यान्वयनका लागि आवश्यक श्रोतको अनुमान तयार गर्ने,
- (ज) आगामी आर्थिक वर्षको राजस्व नीति एवम् कर तथा गैर करका दर परिमार्जन सम्बन्धी विषयमा सरोकारवालाहरूसँग परामर्श गर्ने,
- (झ) आगामी आर्थिक वर्षको लागि आर्थिक ऐनको मस्यौदा तयार गर्ने,
- (ञ) समितिले आवश्यक देखेका अन्य विषयमा छलफल गर्ने ।
- (ट) उल्लिखित कृयाकलापहरूको आधारमा समितिको प्रतिवेदन तयार गरी कार्यपालिकामा पेश गर्ने ।

परिच्छेद- ५

दर निर्धारण, आय प्रक्षेपण तथा आवधिक समीक्षा गर्ने

९. दर निर्धारण गर्दा ध्यान दिनुपर्ने: (१) समितिले करका दर निर्धारणका लागि सिफारिस गर्दा करदाताको कर तिर्न सक्ने क्षमतालाई आधार मान्नु पर्नेछ ।



गैर करका दर निर्धारणका लागि सिफारिस गर्दा वस्तु वा सेवाको लागत, सञ्चालन र मर्मत सम्भार खर्चलाई आधार मान्नु पर्नेछ ।

(३) समितिले उपदफा (१) र (२) बमोजिम कर र गैर करको दर सिफारिस गर्दा छिमेकी स्थानीय तहले निर्धारण गरेको दररेटलाई समेत ध्यान दिनुपर्नेछ ।

(४) कर तथा गैर करका दरहरू पुनरावलोकन गर्दा विगतको दरमा एकै पटक ठूलो अनुपातमा बृद्धि नहुनेगरी सिफारिस गर्नुपर्नेछ ।

१०. आय प्रक्षेपण गर्ने: (१) समितिले दफा ९ बमोजिम निर्धारण गरेको कर तथा गैर करको दर तथा उपलब्ध सूचना एवम् तथ्याङ्क अनुरूप कर तथा गैर करको आधार यकिन गरी आगामी आर्थिक वर्षको आन्तरिक आयको प्रक्षेपण गर्नुपर्नेछ ।

(२) नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र प्राकृतिक श्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टी रकमको अनुमान गर्दा प्राप्त भएको बजेट सीमालाई आधार मान्नु पर्नेछ ।

(३) ऋणबाट प्राप्त हुने आयको सम्बन्धमा सम्बन्धित पक्षसँग भएको सम्झौतालाई आधार मान्नु पर्नेछ ।

(४) समितिले यस दफा बाजिम आय प्रक्षेपण गर्दा जनसहभागिता र अन्तर स्थानीय तह सहयोग स्वरूप प्राप्त हुने रकमको समेत अनुमान गर्नुपर्नेछ ।

(५) राजस्व प्रक्षेपण गर्दा अवलम्बन गर्न सकिने विधि अनुसूची १ मा तोकिए बमोजिम हुनेछ ।

(६) समितिले आय प्रक्षेपणको लागि महालेखा नियन्त्रक कार्यालयले समय समयमा तोकिए बमोजिमको एकीकृत आर्थिक सङ्केत, वर्गीकरण र व्याख्या अनुरूपको अनुसूची २ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ ।

११. आयको आवधिक समीक्षा गर्नुपर्ने: (१) समितिले कार्यपालिकाको त्रैमासिक र वार्षिक प्रगति समीक्षा बैठकमा आयको वार्षिक तथा त्रैमासिक लक्ष्य र यथार्थ प्रगति विवरण तयार गरी पेश गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश गरिने प्रगति विवरणमा राजस्व नीति, सुधारमा कृयाकलाप, लक्ष्य अनुसार राजस्व परिचालन भए नभएको र राजस्व परिचालनमा देखिएका समस्या एवम् समाधानका उपायहरू समेत समावेश गर्नुपर्नेछ ।

१२. उपसमिति वा कार्यदल गठन गर्न सकिने: (१) समितिले आफ्नो काममा सहयोग पुग्नेगरी आवश्यकता अनुसार समितिका सदस्यको संयोजकत्वमा सम्बन्धित विषय क्षेत्रका विज्ञ समेत समावेश भएको उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यदलको कार्यविवरण त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाकै बखत तोकिएदिनु पर्नेछ ।

(३) यस दफा बमोजिम गठन हुने उपसमिति वा कार्यदलका सदस्यलाई कुनै किसिमको सेवा सुविधा उपलब्ध गराउनु पर्ने अवस्थामा कार्यपालिकाले तोकिए बमोजिम हुनेछ ।

परिच्छेद- ६

विविध

१३. समितिको प्रतिवेदन: (१) समितिले आफुले गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी कार्यपालिकामा पेश गर्नुपर्नेछ ।



(२) उपदफा (१) बमोजिम पेश गरिने वार्षिक प्रतिवेदनको ढाँचा अनुसूची ३ मा तोकिए बमोजिम हुनेछ ।

१४. सचिवालय सम्बन्धी व्यवस्था: (१) राजस्व शाखा/उपशाखा वा राजस्व सम्बन्धी काम गर्न तोकिएको एकाइले समितिको सचिवालयको रूपमा काम गर्नेछ ।

(२) सचिवालयले समितिको निर्णय पुस्तिका सुरक्षित रूपमा राख्ने तथा यस कार्यविधि बमोजिम तयार गरिने प्रतिवेदन एवम् राजस्वसँग सम्बन्धित सूचना र तथ्याङ्कको व्यवस्थित अभिलेख राख्नु पर्नेछ ।

१५. अधिकार प्रत्यायोजन: संयोजकले आफुलाई प्राप्त अधिकार समितिका सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१६. बैठक भत्ता: समितिका पदाधिकारीहरूले पाउने बैठक भत्ता तथा अन्य सुविधा प्रदेश कानून बमोजिम हुनेछ ।

१७. बाधा अड्काउ फुकाउने अधिकार: यस कार्यविधिमा उल्लिखित कुनै कुरामा द्विविधा वा कुनै बाधा अड्काउ उत्पन्न भएमा कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची-१

(दफा १० को उपदफा (५) सँग सम्बन्धित)

राजस्व प्रक्षेपणका लागि अवलम्बन गरिने विधि



१. तथ्याङ्कीय आधार: करदाता संख्या X करको औसत दर X दायरागा ल्याउन सकिने प्रतिशत।
२. विगतको आय वृद्धिको प्रवृत्ति: कम्तिमा ३ देखि ५ बर्षको औषत वार्षिक वृद्धिदर निकाली अन्तिम वर्षको अनुमानित आयमा सोही प्रतिशतको आधारमा वृद्धि गर्दै जाने।
३. विनियोजन तथा त्यसपछि एकमुष्ट (Lum Sum) वृद्धि दर: सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तथा अन्य निकायबाट प्राप्त हुने अनुमानित रकममा वार्षिक १० प्रतिशतका दरले वृद्धि गर्दै जाने।
४. सम्झौताको आधार: ऋण तथा अन्य आयको सम्झौता भएमा सोही सम्झौताको आधारमा आयको प्रक्षेपण गर्ने
५. अनुमानको आधारमा प्रक्षेपण: विल्कुलै नयाँ आयका स्रोतहरू भई आय अनुमानका लागि कुनै आधार उपलब्ध नभएको अवस्था प्रयोग गर्ने।
६. शून्य प्रक्षेपण: आयको कुनै सम्भावना नभएका शिर्षकहरूमा प्रयोग गर्ने।

अनुसूची-२

(दफा १० को उपदफा (६) सँग सम्बन्धित)



एकीकृत आर्थिक सङ्केत वर्गीकरण र व्याख्या अनुसार राजस्व तथा अनुदान प्राप्तिको अनुमान

क) राजस्व तथा अनुदान प्राप्तिको अनुमान

| राजस्व संकेत | राजस्व शिर्षक                                      | आ.व.<br>२०७६/०७७ को<br>अनुमान | आ.व.<br>२०७७/७८ को<br>अनुमान | आ.व.<br>२०७७/७८को<br>संसोधित अनुमान | आ.व.<br>२०७८/७९को<br>अनुमान |
|--------------|----------------------------------------------------|-------------------------------|------------------------------|-------------------------------------|-----------------------------|
| १००००        | राजस्व तथा अनुदान                                  |                               |                              |                                     |                             |
| ११०००        | कर                                                 |                               |                              |                                     |                             |
| ११३००        | सम्पत्ती कर                                        |                               |                              |                                     |                             |
| ११३१०        | अचल सम्पत्तीमा लाग्ने कर                           |                               |                              |                                     |                             |
| ११३१३        | सम्पत्ति कर                                        |                               |                              |                                     |                             |
| ११३१४        | भूमी कर/मालपोत                                     |                               |                              |                                     |                             |
| ११३१५        | घरजग्गा रजिष्ट्रेशन दस्तुर                         |                               |                              |                                     |                             |
| ११३२०        | खुद सम्पत्तिमा लाग्ने चालु कर                      |                               |                              |                                     |                             |
| ११३२१        | घर बहाल कर                                         |                               |                              |                                     |                             |
| ११३२२        | बहाल विटौरी कर                                     |                               |                              |                                     |                             |
| ११४००        | वस्तु तथा सेवामा आधारित कर                         |                               |                              |                                     |                             |
| ११४१०        | मुल्य अभिवृद्धि कर                                 |                               |                              |                                     |                             |
| १४४११        | बाँडफाँट भई प्राप्त हुने मु.अ.कर                   |                               |                              |                                     |                             |
| ११४२०        | अन्तःशुल्क                                         |                               |                              |                                     |                             |
| १४४२१        | बाँडफाँट भई प्राप्त हुने अन्तःशुल्क                |                               |                              |                                     |                             |
| ११४५०        | पुर्वाधार सेवाको उपयोग तथा सवारी साधनमा लाग्ने कर  |                               |                              |                                     |                             |
| ११४५१        | सवारी साधन कर (टाँगा, रिक्सा, अटो रिक्सा, इरिक्सा) |                               |                              |                                     |                             |
| ११४५२        | पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर                 |                               |                              |                                     |                             |
| ११४५६        | बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर             |                               |                              |                                     |                             |
| ११४७०        | मनोरंजन तथा विज्ञापन कर                            |                               |                              |                                     |                             |
| ११४७१        | बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर               |                               |                              |                                     |                             |
| ११४७२        | बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर               |                               |                              |                                     |                             |

५

| राजस्व संकेत | राजस्व शिर्षक                                              | आ.व.<br>२०७६।०७७ को<br>अनुमान | आ.व.<br>२०७७।७७ को<br>अनुमान | आ.व.<br>२०७८।७८ को<br>संसोधित अनुमान | आ.व.<br>२०७९।७९ को<br>अनुमान |
|--------------|------------------------------------------------------------|-------------------------------|------------------------------|--------------------------------------|------------------------------|
| ११६००        | अन्य कर                                                    |                               |                              |                                      |                              |
| ११६३०        | कृषि तथा पशुजन्य कारोबारमा लाग्ने कर                       |                               |                              |                                      |                              |
| ११६३२        | ओखेटोपहारमा लाग्ने कर (जडिबुटी, कवाडी र जिवजन्तु कर)       |                               |                              |                                      |                              |
| ११६९०        | अन्य कर                                                    |                               |                              |                                      |                              |
| ११६९१        | अन्य कर                                                    |                               |                              |                                      |                              |
| १३०००        | अनुदान                                                     |                               |                              |                                      |                              |
| १३१००        | द्विपक्षीय वैदेशिक अनुदान                                  |                               |                              |                                      |                              |
| १३११०        | द्विपक्षीय वैदेशिक चालू अनुदान                             |                               |                              |                                      |                              |
| १३१११        | द्विपक्षीय वैदेशिक चालू अनुदान                             |                               |                              |                                      |                              |
| १३१२०        | द्विपक्षीय वैदेशिक पूँजीगत अनुदान                          |                               |                              |                                      |                              |
| १३१२१        | द्विपक्षीय वैदेशिक पूँजीगत अनुदान                          |                               |                              |                                      |                              |
| १३२००        | बहुपक्षीय वैदेशिक अनुदान                                   |                               |                              |                                      |                              |
| १३२१०        | बहुपक्षीय वैदेशिक चालू अनुदान                              |                               |                              |                                      |                              |
| १३२११        | अन्तराष्ट्रिय अन्तरसरकारी संस्थाबाट प्राप्त चालू अनुदान    |                               |                              |                                      |                              |
| १३२१२        | अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट प्राप्त चालू अनुदान     |                               |                              |                                      |                              |
| १३२२०        | बहुपक्षीय वैदेशिक पूँजीगत अनुदान                           |                               |                              |                                      |                              |
| १३२२१        | अन्तराष्ट्रिय अन्तरसरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान |                               |                              |                                      |                              |
| १३२२२        | अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान  |                               |                              |                                      |                              |
| १३२३०        | अन्य वैदेशिक चालू अनुदान                                   |                               |                              |                                      |                              |
| १३२३१        | अन्य वैदेशिक, चालू अनुदान                                  |                               |                              |                                      |                              |
| १३२४०        | अन्य वैदेशिक पूँजीगत अनुदान                                |                               |                              |                                      |                              |
| १३२४१        | अन्य वैदेशिक पूँजीगत अनुदान                                |                               |                              |                                      |                              |
| १३३००        | अन्तरसरकारी वित्तीय हस्तान्तरण                             |                               |                              |                                      |                              |
| १३३१०        | अन्तरसरकारी अनुदान                                         |                               |                              |                                      |                              |
| १३३११        | समानीकरण अनुदान                                            |                               |                              |                                      |                              |
| १३३१२        | शसर्त अनुदान चालू                                          |                               |                              |                                      |                              |

| राजस्व संकेत | राजस्व शिर्षक                                                 | आ.व.<br>२०७६।०७७ को<br>अनुमान | आ.व.<br>२०७७।७८ को<br>अनुमान | आ.व.<br>२०७७।७८को<br>संसोधित अनुमान | आ.व.<br>२०७८।७९को<br>अनुमान |
|--------------|---------------------------------------------------------------|-------------------------------|------------------------------|-------------------------------------|-----------------------------|
| १३३१३        | शसत अनुदान पूजीगत                                             |                               |                              |                                     |                             |
| १३३१४        | विशेष अनुदान चालु                                             |                               |                              |                                     |                             |
| १३३१५        | विशेष अनुदान पूजीगत                                           |                               |                              |                                     |                             |
| १३३१६        | समपुरक अनुदान चालु                                            |                               |                              |                                     |                             |
| १३३१७        | समपुरक अनुदान पूजीगत                                          |                               |                              |                                     |                             |
| १३३१८        | अन्य अनुदान चालु (सामाजिक सुरक्षा)                            |                               |                              |                                     |                             |
| १३३१९        | अन्य अनुदान पूजीगत                                            |                               |                              |                                     |                             |
| १३४००        | अन्य आन्तरिक अनुदान                                           |                               |                              |                                     |                             |
| १३४१०        | अन्य आन्तरिक अनुदान                                           |                               |                              |                                     |                             |
| १३४११        | अन्य संस्थागत आन्तरिक अनुदान (सडक बोर्ड नेपाल)                |                               |                              |                                     |                             |
| १३४१२        | अन्य व्यक्तिगत आन्तरिक अनुदान (लागत सहभागिता)                 |                               |                              |                                     |                             |
| १४०००        | अन्य राजस्व                                                   |                               |                              |                                     |                             |
| १४१००        | सम्पत्तिबाट प्राप्त आय                                        |                               |                              |                                     |                             |
| १४११०        | व्याज                                                         |                               |                              |                                     |                             |
| १४१११        | वित्तीय निकायबाट प्राप्त व्याज                                |                               |                              |                                     |                             |
| १४११९        | अन्य निकायबाट प्राप्त व्याज                                   |                               |                              |                                     |                             |
| १४१२०        | लाभांश                                                        |                               |                              |                                     |                             |
| १४१२९        | अन्य निकायबाट प्राप्त लाभांश                                  |                               |                              |                                     |                             |
| १४१५०        | भाडा तथा रोयल्टी                                              |                               |                              |                                     |                             |
| १४१५१        | सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय                          |                               |                              |                                     |                             |
| १४१५३        | बाँडफाँट भई प्राप्त वन रोयल्टी                                |                               |                              |                                     |                             |
| १४१५४        | बाँडफाँट भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी            |                               |                              |                                     |                             |
| १४१५५        | बाँडफाँट भई प्राप्त जलस्रोत सम्बन्धी रोयल्टी                  |                               |                              |                                     |                             |
| १४१५६        | बाँडफाँट भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी                  |                               |                              |                                     |                             |
| १४१५७        | बाँडफाँट भई प्राप्त दहत्तर बहत्तरको बिक्रीबाट प्राप्त हुने आय |                               |                              |                                     |                             |
| १४१५८        | बाँडफाँट भई प्राप्त पर्वतारोहण वापतको रोयल्टी                 |                               |                              |                                     |                             |

| राजस्व संकेत | राजस्व शिर्षक                                                                           | आ.व.<br>२०७६/०७७ को<br>अनुमान | आ.व.<br>२०७७/७८ को<br>अनुमान | आ.व.<br>२०७७/७८ को<br>संसोधित अनुमान | आ.व.<br>२०७८/७९ को<br>अनुमान |
|--------------|-----------------------------------------------------------------------------------------|-------------------------------|------------------------------|--------------------------------------|------------------------------|
| १४१५९        | अन्य स्रोतबाट प्राप्त रोयल्टी                                                           |                               |                              |                                      |                              |
| १४१९०        | अन्य शुल्क                                                                              |                               |                              |                                      |                              |
| १४१९१        | पर्यटन शुल्क                                                                            |                               |                              |                                      |                              |
| १४२००        | बस्तु तथा सेवा बिक्रीबाट प्राप्त रकम                                                    |                               |                              |                                      |                              |
| १४२१०        | बस्तु तथा सेवा बिक्रीबाट प्राप्त रकम                                                    |                               |                              |                                      |                              |
| १४२११        | कृषी उत्पादनको बिक्रीबाट प्राप्त रकम                                                    |                               |                              |                                      |                              |
| १४२१२        | सरकारी सम्पत्ती बिक्रीबाट प्राप्त रकम                                                   |                               |                              |                                      |                              |
| १४२१३        | अन्य बिक्रीबाट प्राप्त रकम (राजपत्र, पुस्तक,<br>नक्सा आदि)                              |                               |                              |                                      |                              |
| १४२१६        | निजी धारा बापतको शुल्क                                                                  |                               |                              |                                      |                              |
| १४२१७        | खानेपानी, नहर तथा कुलो उपयोग बापतको<br>शुल्क                                            |                               |                              |                                      |                              |
| १४२१८        | विद्युत् सेवा शुल्क                                                                     |                               |                              |                                      |                              |
| १४२१९        | अन्य सेवा शुल्क तथा बिक्री (पार्क, एम्बुलेन्स<br>आदि तथा बालुवा, माटो, काठ बिक्री समेत) |                               |                              |                                      |                              |
| १४२२०        | प्रशासनिक सेवा शुल्क                                                                    |                               |                              |                                      |                              |
| १४२२१        | न्यायिक दस्तुर                                                                          |                               |                              |                                      |                              |
| १४२२४        | परीक्षा शुल्क                                                                           |                               |                              |                                      |                              |
| १४२२९        | अन्य प्रशासनिक सेवा शुल्क (बोलपत्र, फाराम<br>विक्री)                                    |                               |                              |                                      |                              |
| १४२४०        | दस्तुर                                                                                  |                               |                              |                                      |                              |
| १४२४१        | पार्किङ शुल्क                                                                           |                               |                              |                                      |                              |
| १४२४२        | नक्सापास दस्तुर                                                                         |                               |                              |                                      |                              |
| १४२४३        | सिफारिश दस्तुर (प्रमाणित समेत)                                                          |                               |                              |                                      |                              |
| १४२४४        | व्यक्तिगत घटना दर्ता दस्तुर                                                             |                               |                              |                                      |                              |
| १४२४५        | नाता प्रमाणित दस्तुर                                                                    |                               |                              |                                      |                              |
| १४२४९        | अन्य दस्तुर (दर्ता, अनुमति, इजाजत)                                                      |                               |                              |                                      |                              |
| १४२५०        | अन्य प्रशासनिक दस्तुर                                                                   |                               |                              |                                      |                              |
| १४२५३        | व्यवसाय रजिष्ट्रेशन दस्तुर                                                              |                               |                              |                                      |                              |
| १४२५४        | रेडियो/एफ.एम. संचालन दस्तुर                                                             |                               |                              |                                      |                              |



| राजस्व संकेत | राजस्व शिर्षक                                      | आ. व. २०७६/७७ को अनुमान | आ. व. २०७७/७८ को अनुमान | आ. व. २०७८/७९ को अनुमान |
|--------------|----------------------------------------------------|-------------------------|-------------------------|-------------------------|
| १४२६०        | अन्य प्रशासनिक सेवा शुल्क                          |                         |                         |                         |
| १४२६२        | विद्युत् सम्बन्धी दस्तुर                           |                         |                         |                         |
| १४२६३        | जलस्रोत सम्बन्धी अन्य दस्तुर (पानी विक्री)         |                         |                         |                         |
| १४२६४        | अन्य क्षेत्रको आय (सामुदायिक वन पैदावर विक्री बाट) |                         |                         |                         |
| १४३००        | दण्ड, जरिवाना र जफत                                |                         |                         |                         |
| १४३१०        | दण्ड, जरिवाना र जफत                                |                         |                         |                         |
| १४३११        | न्यायिक दण्ड, जरिवाना र जफत                        |                         |                         |                         |
| १४३१२        | प्रशासनिक दण्ड, जरिवाना र जफत                      |                         |                         |                         |
| १४३१३        | धरोटी सदरस्याहा                                    |                         |                         |                         |
| १४४००        | अनुदान बाहेकको हस्तान्तरण                          |                         |                         |                         |
| १४४१०        | चालु हस्तान्तरण                                    |                         |                         |                         |
| १४४११        | चालु हस्तान्तरण                                    |                         |                         |                         |
| १४४२०        | पूँजीगत हस्तान्तरण                                 |                         |                         |                         |
| १४४२१        | पूँजीगत हस्तान्तरण                                 |                         |                         |                         |
| १४४३०        | विविध राजस्व                                       |                         |                         |                         |
| १४४१०        | चालु दावी तथा अन्य शुल्कहरु                        |                         |                         |                         |
| १४४११        | बीमा दावी प्राप्ती                                 |                         |                         |                         |
| १४४२०        | अन्य राजस्व                                        |                         |                         |                         |
| १४४२१        | अन्य राजस्व                                        |                         |                         |                         |
| १४४३०        | पूँजीगत राजस्व                                     |                         |                         |                         |
| १४४३१        | सरकारी घर, जग्गा, गुडविल विक्रीबाट प्राप्त आय      |                         |                         |                         |
| १४६१०        | व्यवसाय कर                                         |                         |                         |                         |
| १४६११        | व्यवसाय कर                                         |                         |                         |                         |
| १४७००        | विविध प्राप्ती                                     |                         |                         |                         |
| १४९००        | विविध प्राप्ती                                     |                         |                         |                         |
| १४९१०        | विविध प्राप्ती                                     |                         |                         |                         |

१२



| राजस्व संकेत | राजस्व शिर्षक | आ.व.<br>२०७६/०७७ को<br>अनुमान | आ.व.<br>२०७७/७८ को<br>अनुमान | आ.व.<br>२०७७/७८ को<br>संशोधित अनुमान | आ.व.<br>२०७८/७९ को<br>अनुमान |
|--------------|---------------|-------------------------------|------------------------------|--------------------------------------|------------------------------|
| १५१११        | बेरुजु        |                               |                              |                                      |                              |
| १५११२        | निकासा फिता   |                               |                              |                                      |                              |
| १५११३        | अनुदान फिता   |                               |                              |                                      |                              |

नोट: अनुसूची ३ को खण्ड (ड) र (च) को तथ्याङ्कको आधारमा तयार हुने।

अनुसूची-३

(दफा १३ को उपदफा (२) सँग सम्बन्धित)

तलकोट गाउँपालिका

स्थानीय राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन



(क) पृष्ठभूमि

(ख) राजस्वको मौजुदा अवस्थाको विश्लेषण (राजस्व आम्दानीको विगत ३ देखि ५ वर्षको प्रवृत्ति विश्लेषण समेत)

(ग) राजस्व नीतिहरु (प्रस्तावित)

(घ) करका आधारहरु (गैर कर समेत)

| क्र.सं. | कर तथा गैर करको विद्यमान आधार | आगामी आर्थिक वर्षका लागि प्रस्तावित आधार | पुष्ट्याई |
|---------|-------------------------------|------------------------------------------|-----------|
|         |                               |                                          |           |
|         |                               |                                          |           |
|         |                               |                                          |           |
|         |                               |                                          |           |
|         |                               |                                          |           |

(ङ) आगामी आ.व.को लागि प्रस्तावित कर तथा गैर कर राजस्व दर

| सि.नं. | कर तथा गैर करका आधार | चालु आर्थिक वर्षको दर | प्रस्तावित दर | पुष्ट्याई | कैफियत |
|--------|----------------------|-----------------------|---------------|-----------|--------|
|        |                      |                       |               |           |        |
|        |                      |                       |               |           |        |
|        |                      |                       |               |           |        |
|        |                      |                       |               |           |        |
|        |                      |                       |               |           |        |

(च) आगामी आ.व.को लागि अनुमानित कर तथा गैर कर राजस्व रकम

| सि.नं. | राजस्वको क्षेत्रहरु | गत आ.व.को यथार्थ रकम | चालु आ.व.को संशोधित अनुमान | आगामी आ.व.को अनुमान | कैफियत |
|--------|---------------------|----------------------|----------------------------|---------------------|--------|
|        |                     |                      |                            |                     |        |
|        |                     |                      |                            |                     |        |
|        |                     |                      |                            |                     |        |

विष्कर्ष तथा सुझावहरु



संयोजक .....

सदस्य .....

सदस्य .....

सदस्य .....

सदस्य .....